

## मिति २०७८/०१/१९ गतेको स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय

### प्रस्तावहरू:

१. COVID 19 महामारी व्यवस्थापन सम्बन्धमा ।
२. विपद् पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धमा ।
३. स्थानिय विपद् तथा जलवायु उत्थानशिल योजना तर्जुमा सम्बन्धमा ।
४. विपद् भण्डार व्यवस्थापन सम्बन्धमा ।
५. खर्च अनुमोदन सम्बन्धमा ।

### निर्णयहरू:

निर्णय नं. १ प्रस्ताव नं.१ माथि छलफल गर्दा विश्वभर फैलिदै गएको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण नेपालमा वढ्दै गइरहेको र सो को असर यस गाउँपालिकामा देखा पर्न सक्ने सम्भावना भएको हुँदा महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि देहाय वमोजिम गर्ने सर्वसम्मत निर्णय गरियो ।

- मिति २०७८/१/१६ गते पछि यस गाउँपालिका प्रवेश गरेका जो कोहि व्यक्ति पनि अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्ने ।
- विद्यालय तथा शिक्षण संस्थामा भौतिक उपस्थिती नभई सम्भव भएसम्म भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठनपाठन जारी राख्ने र भौतिक उपस्थितिमा हुने भनिएका पूर्व निर्धारित परिक्षाहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने प्रस्ताव कार्यपालिकामा पेश गर्ने ।
- भिडभाड हुने गरि सभा, सम्मेलन, जमघट, खेलकुद लगायतका कार्यक्रम नगर्ने तथा आम जन समुदायलाई जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपले पालना गर्न अपिल गर्ने ।
- स्वास्थ्यकर्मीलाई विदा नदिने तथा विदामा वसेका कर्मचारीलाई तुरुन्त कार्यस्थलमा फर्कन आदेश गर्ने प्रस्ताव कार्यपालिकामा पेश गर्ने ।
- कोभिड १९ अस्थायी अस्पताल चुस्त दुरुस्त अवस्थामा राख्ने तथा PPE, Face Shield, Sanitizer, Mask, Gloves लगायतका अत्यावश्यक सामग्री समयमै व्यवस्थापन गर्ने ।
- गाउँपालिका क्षेत्र भित्र रहेका सम्पूर्ण कार्यालयहरुमा जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाई सेवाग्राहीहरुको भीडभाड नहुने गरि सेवा प्रवाह गर्ने ।
- गाउँपालिकाको वडा नं. ४ मा अवस्थित बजार व्यवस्थापन भवनमा कम्तीमा १० शैय्याको क्वारेन्टाईन कक्ष व्यवस्थापन गर्ने प्रस्ताव कार्यपालिकामा पेश गर्ने ।
- कोभिड-१९ अस्थायी अस्पतालमा आवश्यकता अनुसार थप स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने र अस्पतालमा खटिने स्वास्थ्यकर्मीलाई तलब वरावर कै अतिरिक्त पारिश्रमिक उपलब्ध गराउने ।

- वडा कार्यालय, सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयम सेविका, टोल विकास संस्थाहरू मार्फत कोभिड १९ महामारी नियन्त्रणका लागि अपनाउनु पर्ने जनस्वास्थ्यका मापदण्ड वारेमा व्यापक प्रचार प्रसार गर्ने ।
- कोभिड १९ को शंकास्पद विरामी भेटिएमा थप निदान तथा उपचारका लागि स्वास्थ्य कार्यालय ओखलढुंगा तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ओखलढुंगा संग समन्वय गर्ने ।
- आधारभूत स्वास्थ्य तथा सरसफाई कार्यालयले माथी उल्लेखित निर्णयको कार्यान्वयन गर्ने गराउने ।

**निर्णय नं. २ प्रस्ताव नं.२** माथि छलफल गर्दा यस गाउँपालिकामा प्रत्येक वर्ष चैत्र देखि जेष्ठ सम्म हावाहुरी, आगलागी, चट्याङ्ग लगायतका विपदको जोखिम रहने भएकोले सो को पूर्व तयारी, प्रतिकार्य तथा राहत सम्बन्धमा देहाय वमोजिम गर्ने सर्वसम्मत निर्णय गरियो ।

- आगलागी पडितलाई प्रति परिवार घर, मतान, धनसार, गोठ ईत्यादि क्षतिको आधारमा रु १०,०००.०० देखि ३०,०००.०० र आवश्यक संख्यामा पाल राहत स्वरुप उपलब्ध गराउने ।
- आगलागी नियन्त्रणका लागि आवश्यक मात्रामा फायर वल र पाल खरिद गरि वडा वडामा वितरण गर्ने ।
- चट्याङ्गका पूर्व तयारीका लागि अर्थिड सम्बन्धी योजना लागत अनुमान सहित तयार गरि आगामी आ.व.को नीति तथा कार्यक्रममा समावेश गर्न कार्यपालिकामा प्रस्ताव पेश गर्ने ।

**निर्णय नं. ३ प्रस्ताव नं.३** माथि छलफल गर्दा मिति २०७७/१२/२० गतेको गाउँ कार्यपालिकाको निर्णय अनुसार तयार गर्न लागिएको स्थानिय विपद तथा जलवायू उत्थानशिल योजना तर्जुमा कार्यमा आवश्यक सुझाव सल्लाह सहित सम्पूर्ण सहयोग गर्ने सर्वसम्मत निर्णय गरियो ।

**निर्णय नं. ४ प्रस्ताव नं. ४** माथि छलफल गर्दा गाउँ कार्यपालिकाको कार्यालय परिसर भित्र विपद भण्डार व्यवस्थापन गर्न भवन आवश्यक रहेकोमा रु ५ लाखको सीमा भित्र रही कार्यालयद्वारा लागत अनुमान तथा डिजाइन तयार गरि विपद् व्यवस्थापन कोषबाट खर्च व्यहोने गरि विपद भण्डार भवन निर्माण गर्ने प्रस्ताव कार्यपालिकामा पेश गर्ने सर्वसम्मत निर्णय गरियो ।

**निर्णय नं. ५ प्रस्ताव नं. ५** माथि छलफल गर्दा आ.व.०७७/०७८ को चैत्र मसान्त सम्म विपद् व्यवस्थान कोषबाट भएको देहाय वमोजिमको खर्च अनुमोदन गर्ने सर्वसम्मत निर्णय गरियो ।

क्र.सं.	आम्दानी विवरण	रकम (रु हजार)	खर्च विवरण	रकम (रु हजार)
१.	गत वर्षको बाँकी	१९१.४	क्वारेन्टाइन बत्ती मर्मत	१.०१५
२.	गा.पा.बाट विनियोजन	३०००	क्वारेन्टाइनमा रहेका व्यक्तिको खाना खर्च	९१.४
३.	कोभिड १९ अस्थायी	१०००	क्वारेन्टाइनमा रहेका व्यक्तिको खाना खर्च (हर्कपुर)	९.४५

	अस्पतालका लागि संघीय सरकारबाट अनुदान		होलिडिङ सेन्टर)	
४.			कोरोना संक्रमित व्यक्तिको हर्कपुर होलिडिङ सेन्टर सम्मको यातायात खर्च	१८.९
५.			पी.सी.आर. परीक्षणको क्रममा यातायात खर्च (गाडी भाडा)	४४
६.			आगलागी पीडितलाई राहत	१५
७.			वडाध्यक्षलाई आगलागी नियन्त्रण खर्च	११
८.			आर्थिक सहायता वितरण	१,६२
९.			विभिन्न वडाहरुमा राहत सामग्री ढुवानी	५४
१०.			राहत वितरणका लागि चामल खरिद	१५५.९२५
११.			बाँदर धपाउने यन्त्र खरिद	४५
१२.			वडा अन्तर्गत क्वारेन्टाईनमा राखेको खर्च	११.३६
१३.			कोभिड १९ अस्थायी अस्पताल	६९१
१४.			बैंक जम्मा	२८८१.३५१
	जम्मा	४१९१.४	जम्मा	४१९१.४